

डुङ्गेश्वर गाउँपालिका
जलस्रोत कार्यविधि, २०७८

गाउँ कार्यपालिकाबाट पारित मिति : २०७८/०३/०९

प्रमाणिकरण मिति: २०७८/०३/०९

प्रस्तावना : डुङ्गेश्वर गाउँपालिका भित्रको भु-सतहमा भूमिगत वा अन्य कुनै अवस्थामा रहेको जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्न एवं जलस्रोतको लाभदायक उपयोगहरूको निर्धारण गर्ने, त्यस्तो उपयोगबाट हुने वातावरणीय तथा अन्य हानीकारक प्रभावको रोकथाम गर्ने एवं जलस्रोतलाई प्रदुषण मुक्त राख्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बाञ्छनिय भएकोले,

नेपालको संविधानको धारा २१४ को अधिकार प्रयोग गरि गाउँ कार्यपालिकाबाट यो कार्यविधि पारित गरि लागु गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम “डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८” रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

(क) “**ऐन**” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ सम्भन्धनु पर्छ ।

(ख) “**जलस्रोत समिति**” भन्नाले दफा ८ बमोजिमको डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति सम्भन्धनु पर्छ ।

(ग) “**अनुमतिपत्र**” भन्नाले दफा १३, १९ वा २३ बमोजिम दिइने अनुमतिपत्र सम्भन्धनु पर्छ ।

(घ) “**सर्वेक्षण**” भन्नाले जलस्रोत उपयोगको लागि गरिने सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य र त्यसको लागि गरिने अन्वेषणको कार्य समेत सम्भन्धनु पर्छ ।

(ङ) “**उपभोक्ता**” भन्नाले जलस्रोतसँग सम्बन्धित सेवा उपयोग गर्ने व्यक्ति सम्भन्धनु पर्छ ।

(च) “सेवा शुल्क” भन्नाले नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराएको जलस्रोतसँग सम्बन्धित सेवा उपयोग गरे बापत उपभोक्ताले बुझाउनु पर्ने शुल्क सम्झनु पर्छ ।

परिच्छेद- २

उपभोक्ता संस्था

३. उपभोक्ता संस्थाको गठन : संस्थागत रूपमा जलस्रोतको उपयोग गर्न चाहने व्यक्तिहरूले पदाधिकारी तथा सदस्य समेत गरी कम्तीमा सात जना भएको उपभोक्ता संस्था गठन गर्न सक्नेछन् ।

४. उपभोक्ता संस्था दर्ताको लागि दरखास्त दिनुपर्ने : दफा ३ बमोजिम उपभोक्ता संस्था गठन गरी दर्ता गराउन चाहने सम्बन्धित उपभोक्ताहरू मध्येबाट कम्तीमा सात जना उपभोक्ताहरूले अनुसूची-१ बमोजिमको ढाँचामा उपभोक्ता संस्थाको एकप्रति विधान र दुई हजार रुपैयाँ दस्तुर सहित डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति समक्ष दरखास्त दिनु पर्नेछ ।

५. विधानमा खुलाउनु पर्ने विवरणहरू : दफा ४ बमोजिम पेश गर्नुपर्ने उपभोक्ता संस्थाको विधानमा संस्था सम्बन्धी देहायका विवरणहरू खुलाउनु पर्नेछ :-

- (क) पूरा नाम, थर र ठेगाना,
- (ख) उद्देश्य तथा कार्य क्षेत्र,
- (ग) सदस्यको लागि योग्यता र सदस्यता शुल्क,
- (घ) सदस्यको निष्काशन र राजीनामा,
- (ङ) हक दावी, नामासारी वा हकवालाको मनोनयन,
- (च) साधारण सभा सम्बन्धी,
- (छ) सञ्चालक समितिको गठन (निर्वाचन एवं काम, कर्तव्य तथा अधिकार सम्बन्धी),
- (ज) सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था,
- (झ) सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि,
- (ञ) कोष र लेखापरीक्षण,
- (ट) विधान संशोधन,
- (ठ) विघटन,

(ड) विविध ।

६. दर्ता र प्रमाणपत्र : (१) दफा ४ बमोजिम पर्न आएको दरखास्त उपर जलस्रोत समितिले आवश्यक जाँचबुझ गरी उपभोक्ता संस्था दर्ता गर्न उपयुक्त देखेमा दर्ता गरी अनुसूची-२ बमोजिमको ढाँचामा उपभोक्ता संस्था दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै उपभोक्ता संस्था दर्ता गर्न उपयुक्त नदेखेमा जलस्रोत समितिले सोको स्पष्ट कारण खोली दरखास्तवालालाई दरखास्त परेको मितिले तीस दिनभित्र सो कुराको सूचना दिनु पर्नेछ ।

(३) यो कार्यविधि प्रारम्भ हुनु अगावै प्रचलित कानून बमोजिम दर्ता भएका उपभोक्ता संस्थाहरू यसै कार्यविधि बमोजिम दर्ता भएका मानिने छन् ।

७. विधान संशोधन : उपभोक्ता संस्थाले आफ्नो विधान संशोधन गर्नु पर्ने भएमा विधानको प्रक्रिया पूरागरी तयार गरिएको विधानको संशोधित मस्यौदा जलस्रोत समितिमा पेश गर्नु पर्नेछ र जलस्रोत समितिले तत्सम्बन्धमा आवश्यक जाँचबुझगरी विधान संशोधन गर्न स्वीकृति दिन सक्नेछ ।

परिच्छेद-३

जलस्रोतको उपयोग सम्बन्धी व्यवस्था

८. जलस्रोत समितिको गठन : (१) डुङ्गेश्वर गाउँपालिका भित्र रहेको जलस्रोतको उपयोगको अनुमतिपत्र प्रदान गर्ने प्रयोजनको लागि डुङ्गेश्वर गाउँपालिकामा एक जलस्रोत समिति रहनेछ ।

(२) जलस्रोत समितिमा देहायका अध्यक्ष र सदस्यहरू रहनेछन् :

(क) प्रमुख प्रशासकीय अधिकृत - अध्यक्ष

(ख) प्रतिनिधि, कृषि विकास शाखा - सदस्य

(ग) प्रतिनिधि, ईलाका वन कार्यालय - सदस्य

(घ) प्रतिनिधि, स्वास्थ्य तथा सरसफाई कार्यालय - सदस्य

(ङ) प्रतिनिधि, प्राविधिक शाखा - सदस्य

(च) प्रतिनिधि, डुङ्गेश्वर गाउँपालिका भित्र नेपाल सरकारद्वारा सञ्चालित विद्युत आयोजनाको कार्यालय प्रतिनिधि - सदस्य

(छ) प्रतिनिधि, डुङ्गेश्वर गाउँपालिका स्तरिय जल उपभोक्ता महासंघ प्रतिनिधि - सदस्य

(ज) योजना शाखा प्रमुख - सदस्य सचिव

९.जलस्रोत समितिको बैठक सम्बन्धी कार्यविधि : (१) जलस्रोत समितिको बैठक अध्यक्षले तोकेको समय, मिति र स्थानमा बस्नेछ ।

(२) बैठकको अध्यक्षता जलस्रोत समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा जलस्रोत समितिको सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।

(३) जलस्रोत समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा बैठककोलागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(४) जलस्रोत समितिमा कुनै विषयमा छलफल भै मतदान हुँदा उपस्थित सदस्य संख्याको दुई तिहाई सदस्यहरूको मतलाई जलस्रोत समितिको निर्णय मानिनेछ ।

(५) जलस्रोत समितिको निर्णय समितिको सदस्य सचिवद्वारा प्रमाणित गरिनेछ ।

(६) जलस्रोत समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

१०. जलस्रोत समितिको कार्यालय : जलस्रोत समितिको कार्यालय सम्बन्धित योजना शाखा प्रमुखको मातहतमा रहनेछ ।

११.जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने : (१)जलस्रोत उपयोगको सर्वेक्षण अनुमतिपत्र लिन चाहने व्यक्ति वा संगठित संस्थाले अनुसूची-३ बमोजिमको ढाँचामा प्रस्तावित परियोजनासँग सम्बन्धित देहायका विवरणहरू खुलाइ जलस्रोत समिति समक्ष तीन प्रति दरखास्त फारम दिनु पर्नेछ ।

(क) परियोजनाको विवरण,

(ख) परियोजना रहने स्थानको नक्शा (मुख्य मुख्य संचरना समेत देखिने),

(ग) पानीको स्रोत र उपयोग हुने पानीको परिमाण,

(घ) परियोजनाबाट लाभान्वित हुने उपभोक्ताहरूको संख्या र किसिम,

(ङ) सर्वेक्षण गरिने जलस्रोतका क्षेत्र,

(च) परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित कुल अवधि र लागत सर्वेक्षण र सञ्चालनको लागि समेत,

(छ) अन्य आवश्यक कुराहरू ।

(२) उपदफा (१) बमोजिम सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिँदा अनुसूची-८ मा उल्लेखित दस्तुरको पच्चीस प्रतिशतको दरले हुन आउने रकम सर्वेक्षण अनुमतिपत्र दस्तुर बापत बुझाउनु पर्नेछ ।

१२.दरखास्त उपर जाँचबुझ : (१) दफा ११ बमोजिम दरखास्त परेपछि ऐन र यस कार्यविधि बमोजिम

दरखास्तवालाले दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजात, विवरण वा प्रतिवेदन पेश गरे नगरेको सम्बन्धमा जलस्रोत समितिले आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तवालाले दरखास्तसाथ पेश गर्नु पर्ने कुनै कागजात,विवरण वा प्रतिवेदन पेश गरेको रहेनछ भने त्यस्तो कागजात, विवरण वा प्रतिवेदन पेश गर्न जलस्रोत समितिले सम्बन्धित दरखास्त वालालाई मुनासिब माफिकको म्याद तोकी दरखास्त परेको मितिले पन्ध्र दिन भित्र सूचना दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गर्न जलस्रोत समितिले म्याद तोकी सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात प्राप्त हुन आउँछ सोही मितिलाई नै दरखास्त परेको मिति मानिनेछ ।

१३.सर्वेक्षण अनुमतिपत्र दिने : दफा ११ बमोजिम परेको दरखास्त उपर दफा १२ बमोजिम जलस्रोत समितिले आवश्यक जाँचबुझ गरेपछि दरखास्त वालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी अनुसूची-४ बमोजिमको ढाँचामा दरखास्त वालालाई जलस्रोत उपयोगको सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ ।

१४.सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने : दफा १३ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले सर्वेक्षणको कामसम्पन्न गरेको मितिले तीस दिनभित्र आफूले गरेको सर्वेक्षणको तीन प्रति प्रतिवेदन जलस्रोत समिति समक्ष पेश गर्नु पर्नेछ ।

१५.दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइने : दफा १३ बमोजिम दिइएको सर्वेक्षण अनुमतिपत्रमा उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा संगठित संस्थालाई दोहोरो पर्ने गरी अनुमतिपत्र दिइने छैन ।

१६.जलस्रोत उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिने : (१) जलस्रोतको उपयोग गर्न चाहने व्यक्ति वा संगठित संस्थाले अनुसूची-५ बमोजिमको ढाँचामा प्रस्तावित परियोजना सँग सम्बन्धित देहायको विवरणहरू खुलाई जलस्रोत समिति समक्ष तीन प्रति दरखास्त फाराम दिनु पर्नेछ ।

(क) परियोजनाको विस्तृत विवरण परियोजना स्थलको नक्शा, उपयोग गरिने पानीको स्रोत, परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित समय, लागत, परियोजनाको सहभागीहरूको नाम र तिनीहरूको संलग्नताको किसिम, परियोजनामा अन्तिम स्वामित्व रहने व्यक्ति वा संगठित संस्था तथा त्यस्तो संस्थाका सञ्चालकहरूको नाम, थर र वतन समेत स्पष्ट रूपमा खुलाउनु पर्छ ।

(ख) सम्भाव्यताको विश्लेषण परियोजनाको विस्तृत नक्शा सहितको प्राविधिक विवरण तथा आर्थिक विश्लेषण र उपभोक्ताहरूको विवरण,

(ग) वित्तीय व्यवस्था परियोजनाको अनुमानित वित्तीय व्यवस्था, परियोजनाका लगानीकर्ताहरूको आर्थिक हैसियत, परियोजनामा प्रत्यक्ष रूपले सहभागी हुने वित्तीय संस्थाहरूको प्रतिवद्धता लगानीकर्ताहरूको दायित्व तथा शेयर पूँजी र ऋणको प्रतिशत,

(घ) घर जग्गाको उपयोग वा प्राप्ती परियोजना निर्माण कार्यको लागि स्थायी वा अस्थायी तवरबाट उपयोग वा प्राप्तीको लागि चाहिने सरकारी वा गैर सरकारी जग्गाको कुल क्षेत्रफल र जग्गा धनीहरूको लगत,

(ङ) वातावरणीय प्रभाव विश्लेषण परियोजनाले वातावरणमा पार्ने उल्लेखनीय प्रतिकूल प्रभावलाई न्यूनतम गर्न अपनाउने उपायहरू तथा जलस्रोतमा रहने जलचर एवं जल वातावरण संरक्षणको लागि अपनाउने उपायहरू,

(च) परियोजनाले सम्बन्धित क्षेत्रमा पार्न सक्ने सामाजिक तथा आर्थिक प्रभावको अतिरिक्त विद्यमान स्थानीय श्रम तथा स्रोत र साधनको उपयोग,

(छ) परियोजना सम्बन्धी कार्य पूरा भएपछि त्यस क्षेत्रका व्यक्तिहरूले पाउने लाभ,

(ज) निर्माण तथा सञ्चालन सम्भार सम्बन्धमा स्थानीय जनतालाई दिइने तालिम,

(झ) निर्माण शिविरको लागि आवश्यक पर्ने सुविधाहरू,

(ञ) सुरक्षात्मक व्यवस्थाहरू तथा परियोजना सञ्चालनबाट सम्बन्धित जग्गा धनीहरूलाई पर्न सक्ने असर,

(ट) विस्थापित जनसंख्याको लगत र तिनीहरूको पुनर्वासको लागि अपनाउने आवश्यक व्यवस्था समेत स्पष्ट रूपमा खुलाउनु पर्छ ,

(च) अन्य आवश्यक कुराहरू ।

१७.दरखास्त उपर जाँचबुझ: (१) दफा १६ बमोजिम दरखास्त प्राप्त भएपछि ऐन र यस कार्यविधि बमोजिम दरखास्तसाथ पेश गर्नुपर्ने आवश्यक कागजात, विवरण वा प्रतिवेदन पेश गरे नगरेको सम्बन्धमा जलस्रोत समितिले आवश्यक जाँचबुझ गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तवालाले दरखास्तसाथ पेश गर्नु पर्ने कुनै कागजात,विवरण वा प्रतिवेदन पेश गरेको रहेनछ भने त्यस्तो कागजात, विवरण वा प्रतिवेदन पेश गर्न जलस्रोत समितिले सम्बन्धित दरखास्तवालालाई मुनासिब माफिकको म्याद तोकी दरखास्त दर्ता भएको मितिले तीस दिनभित्र सो कुराको सूचना दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गर्न जलस्रोत समितिले म्याद तोकी सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात प्राप्त हुन आउँछ । सोही मितिलाई नै ऐनको दफा ८ को उपदफा (२) को प्रयोजनको लागि दरखास्त परेको मिति मानिनेछ ।

१८.सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने: (१) दफा १६ बमोजिम जलस्रोतको उपयोगको अनुमतिपत्रको लागि दरखास्त परेपछि जलस्रोत समितिले दफा १७ बमोजिम आवश्यक जाँचबुझ गरी तत्सम्बन्धी विवरणहरू खुलाइ सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचना प्रकाशित भएपछि जलस्रोतको उपयोगसित सम्बन्धित परियोजनाको निर्माण तथा सञ्चालन गर्दा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा तत्सम्बन्धी विवरणहरू खुलाई सूचना प्रकाशित भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जलस्रोत समिति समक्ष जोसुकैले पनि मन्तव्य दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त हुन आएको प्रतिक्रिया समेतलाई विचार गरी जलस्रोत समितिले त्यस्तो उल्लेखनीय प्रतिकूल असर न्यूनतम गर्ने सम्बन्धमा सम्बन्धित दरखास्तवालाले पालन गर्नुपर्ने कुराहरू अनुमतिपत्र दिँदा तोकी दिनेछ ।

१९.अनुमतिपत्र दिने: दफा १६ बमोजिमको दरखास्त उपर दफा १७ र १८ बमोजिमको कार्यविधि पूरागरी गराई जलस्रोत समितिले दरखास्तवालाले माग बमोजिम वा आवश्यक भए संशोधनसमेत गरी अनुसूची-६ बमोजिमको ढाँचामा दरखास्तवालाले जलस्रोतको उपयोग सम्बन्धी अनुमतिपत्र दिनु पर्नेछ ।

२०.सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई परियोजना सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरिने: दफा १३ बमोजिम सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको सर्वेक्षण बमोजिम जलस्रोतको उपयोग सम्बन्धी कार्य गर्न चाहेमा सर्वेक्षण कार्य पूरा गर्नु पर्ने म्याद भित्रै दफा १६ बमोजिमका विवरणहरू खुलाई दरखास्त दिएमा यस कार्यविधिको अन्य व्यवस्थाहरूको अधीनमा रही दरखास्तवालाले प्राथमिकताको साथ दफा १९ बमोजिम जलस्रोत उपयोगको अनुमतिपत्र दिन सकिनेछ ।

२१.जलस्रोत माथि अधिकार कायम हुने : यस कार्यविधि बमोजिम जलस्रोतको उपयोग सम्बन्धी कार्यसञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्तिलाई अनुमतिपत्रमा उल्लेख भए बमोजिमको कामको लागि सोही अनुमतिपत्रमा तोकिएको स्थान र क्षेत्र सम्मको जलस्रोतको उपयोग गर्ने अधिकार प्राप्त हुनेछ ।

२२.कार्य शुरु गर्नुपर्ने अवधि: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लेखित कार्य अनुमतिपत्र प्राप्त गरेको मितिले सर्वेक्षणको हकमा तीन महिनाभित्र र जलस्रोतको उपयोग सम्बन्धी कार्यसञ्चालनको हकमा एक वर्ष भित्र भौतिक रूपमा कार्य शुरु गरी सोको जानकारी सम्बन्धित जलस्रोत समितिलाई दिनु पर्नेछ । तर म्यादभित्र कार्य शुरु गर्न नसकेको कारण खोली अनुमतिपत्र प्राप्त

व्यक्तिले निवेदन दिएमा सम्बन्धित जलस्रोत समितिले त्यस्तो कारण उचित र यथेष्ट देखेमा म्याद थप गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कार्य शुरु भएपछि प्रत्येक ६ महिनामा भएको कामको प्रगति विवरण अनुमतिपत्र प्राप्त व्यक्तिले सर्वेक्षण वा निर्माण कार्य सम्पन्न नभएसम्म सम्बन्धित जलस्रोत समिति समक्ष पठाउनु पर्नेछ ।

२३.नयाँ अनुमतिपत्र लिनुपर्ने: (१) कार्यविधि प्रारम्भ हुनु अगावै देखि जलस्रोतको उपयोग गरिरहेको व्यक्ति वा संगठित संस्थाले पनि दफा १६ मा उल्लेखित विवरणहरू खुलाई कार्यविधि प्रारम्भ भएको मितिले एक वर्ष भित्र सम्बन्धित समितिमा उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिनेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएको दरखास्त उपर सम्बन्धित जलस्रोत समितिले आवश्यक जाँचबुझ गरी दरखास्त वालालाई अनुसूची-७ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ ।

२४.अनुमतिपत्र दस्तुर : यो कार्यविधि बमोजिमको जलस्रोतको उपयोग सम्बन्धी कार्य सञ्चालन गर्न अनुमतिपत्रको लागि दरखास्त दिँदा अनुसूची-८ मा तोकिए बमोजिमको अनुमतिपत्र दस्तुर बुझाउनु पर्नेछ ।

२५.अनुमतिपत्र नवीकरण गर्ने : (१) यो कार्यविधि बमोजिम जलस्रोतको सर्वेक्षण वा उपयोगको लागि दिइएको अनुमतिपत्रमा उल्लेखित अवधि समाप्त हुनु अगावै अर्को अवधिकोलागि अनुमतिपत्रको नवीकरण गर्नुपर्नेछ ।

(२) प्रत्येक अनुमतिपत्र नवीकरण गराउँदा अनुसूची-८ मा तोकिएको दस्तुरको पचास प्रतिशत नवीकरण दस्तुर लाग्नेछ ।

२६.अनुमतिपत्र विक्री वा हस्तान्तरण गर्न स्वीकृति लिनुपर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र विक्री गर्न वा अन्य कुनै प्रकारले कसैलाई हस्तान्तरण गर्नु परेमा सम्बन्धित जलस्रोत समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन उपर सम्बन्धित जलस्रोत समितिले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको नाममा रहेको अनुमतिपत्र अन्य व्यक्ति वा संगठित संस्थाको नाममा विक्री गर्न वा अन्य कुनै प्रकारले हस्तान्तरण गर्न स्वीकृति दिन सक्नेछ ।

परिच्छेद-४

विविध

२७. जलस्रोत उपयोग जाँचबुझ समिति: (१) जलस्रोतको उपयोग गर्दा कुनै विवाद उत्पन्न भएमा वा मुहान दर्ता दोहोरो परेमा त्यस्तो विवाद तथा दोहोरो मुहान समाधानको लागि देहायका अध्यक्ष तथा सदस्यहरू भएको एक जलस्रोत उपयोग जाँचबुझ समिति रहनेछ: ।

(क) गाउँपालिका उपाध्यक्ष- अध्यक्ष

(ख) सम्बन्धित वडाको वडा अध्यक्ष - सदस्य

(ग) प्रशासन शाखा प्रमुख - सदस्य

(२) उपनियम (१) बमोजिमको जलस्रोत उपयोग जाँचबुझ समितिले जलस्रोतको उपयोगमा उत्पन्न विवाद समाधान गर्दा देहायको कार्यविधि अपनाउनेछ ।

(क) जलस्रोत उपयोगको परियोजनाबाट लाभान्वित हुने स्थानीय व्यक्तिहरू बिच जलस्रोत उपयोगको प्राथमिकता निर्धारण वा जलस्रोत सम्बन्धी कुनै परियोजना सञ्चालन गरेबाट स्थानीय व्यक्तिहरूलाई पर्न जाने मर्काको सम्बन्धमा विवाद उठेमा सम्बन्धित सबै अनुमतिपत्र प्राप्त व्यक्ति, संगठित संस्था तथा स्थानीय व्यक्तिहरूलाई छुट्टाछुट्टै वा सामूहिक रूपमा आफ्नो दावी पुष्ट्याई हुने तथ्यहरू उल्लेखगरी लिखित जानकारी पेश गर्न मुनासिब माफिकको म्याद तोकी दिनु पर्नेछ ।

२८. अनुसूचीमा हेरफर वा थपघट गर्न सक्ने: डुङ्गेश्वर गाउँ कार्यपालिकाले स्थानीय राजपत्रमा सूचना प्रकाशित गरी यस कार्यविधिमा आवश्यकतानुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।

२९. बचाउ : (१) डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि कार्यान्वयनमा आउनु अगाडी गरिएको जलस्रोत सम्बन्धि कार्य यसै बमोजिम भएको मानिनेछ ।

(२) संघिय कानून तथा प्रदेश कानूनसँग बाभिएको हकमा अमान्य हुनेछ ।

अनुसूची-१

(दफा ४ सँग सम्बन्धित)

निवेदन पत्रको ढाँचा

श्री अध्यक्ष ज्यू,

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

महोदय,

हामीले.....उपभोक्ता संस्था गठन गरी दर्ता गराउन चाहेकोले डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा ४ बमोजिम उपभोक्ता संस्था दर्ता गराउन देहायको विवरण खुलाई प्रस्तावित उपभोक्ता संस्थाको एक प्रति विधान र दुई हजार रुपैयाँ दस्तुर सहित दरखास्त दिएका छौं ।

विवरण :-

१. उपभोक्ता संस्थाको नाम :-

२. कार्य क्षेत्र :-

३. उद्देश्यहरू :-

(क)

(ख)

(ग)

४. सदस्यहरूको नाम ठेगाना पेशा

(क)

(ख)

(ग)

(घ)

(ङ)

५. उपयोग गरिने जलस्रोतको विवरण :-

(क) जलस्रोतको नाम र रहेको ठाउँ:-

(ख) जलस्रोतबाट गरिने प्रयोग :-

(ग) उपभोक्ता संस्थाले उपयोग गर्न चाहेको जलस्रोतको परिमाण :-

(घ) उक्त जलस्रोतको हाल भैरहेको उपयोग :-

६. उपभोक्ता संस्थाले पुर्याउन चाहेको सेवा सम्बन्धी विवरण :-

(क) सेवाको किसिम :-

(ख) सेवा पुर्याउने क्षेत्र :-

(ग) सेवाबाट लाभान्वित हुने उपभोक्ताहरूको संख्या :-

(घ) भविष्यमा सेवा विस्तार गर्न सकिने सम्भावना :-

७. आर्थिक स्रोतको विवरण :-

८. कार्यालयको ठेगाना :-

निवेदक (उपभोक्ता संस्थाको तर्फबाट दरखास्त दिनेको)

सही :-

नाम :-

पद :-

ठेगाना :-

अनुसूची-२

(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

दर्ता मिति :-

दर्ता नम्बर :-

मिति:.....

उपभोक्ता संस्था दर्ता प्रमाण-पत्र

श्री.....डुङ्गेश्वर गाउँपालिका
जलस्रोत कार्यविधि, २०७८ को दफा ६ को उपदफा (१)
बमोजिम.....साल.....महिना.....गतेमा यस कार्यालयमा दर्ता गरी यो
दर्ता प्रमाणपत्र प्रदानगरिएको छ । डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि,२०७८ बमोजिम आफ्नो
कार्य सञ्चालन गर्नु होला ।

(निर्णय मिति)

(सदस्य सचिव) डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

अनुसूची-३

(दफा ११ को उपदफा (१) सँग सम्बन्धित)

जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त

मिति:.....

श्री अध्यक्ष ज्यू,

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति,

..... जलस्रोतको उपयोगको निमित्त सर्वेक्षण गर्नको लागि अनुमतिपत्र पाउन डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा ११ बमोजिम देहायको विवरण खुलाई यो दरखास्त पेश गरेको छु ।

१. व्यक्ति वा संगठित संस्थाको नाम र ठेगाना :-

२. उद्देश्य :-

३. सर्वेक्षण गर्ने क्षेत्र :-

४. सर्वेक्षण गर्न लाग्ने अनुमानित खर्च रु.....

(पुष्ट्याई विवरण संलग्न गर्नुपर्नेछ)

५. सर्वेक्षण गर्ने अवधि :-

६. अन्य विवरणहरू (डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा ११ बमोजिम) माथि उल्लेखित व्यहोरा ठीक साँचो छ भन्नु ठहरे कानून बमोजिम सहुला बुझाउँला ।

(संगठित संस्था भए सो संस्थाको छाप सम्बन्धित व्यक्ति वा संगठित संस्थाको तर्फबाट दरखास्त दिनेको)

नाम र थर :-

सही :-

पद :-

ठेगाना :-

अनुसूची-४

(दफा १३ सँग सम्बन्धित)

जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्र

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

अनुमतिपत्र संख्या.....

मिति:.....

श्री.....

.....

महोदय,

तपाईंलाई जलस्रोतको उपयोगको सर्वेक्षण गर्न पाउने गरी देहायको विवरण खोली डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा १३ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. व्यक्ति वा संगठित संस्थाको पूरा नाम ठेगाना :-

२. जलस्रोत सर्वेक्षणको उद्देश्य :-

३. जलस्रोत सर्वेक्षणको क्षेत्र :-

४. सर्वेक्षण गर्ने अवधि :-

५. अनुमतिपत्र बहाल रहने अवधि :-

अनुमतिपत्र दिने अधिकारीको :-

नाम :-

सही :-

पद :-

अनुसूची-५

(दफा १६ सँग सम्बन्धित)

जलस्रोतको उपयोगको अनुमतिपत्रको लागि दरखास्त

मिति:.....

श्री अध्यक्ष ज्यू,

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

जलस्रोतको उपयोगको निमित्त अनुमतिपत्र पाउन डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा १६ बमोजिम देहायका विवरणहरू समेत खुलाई यो दरखास्त पेश गरेको छु ।

१. व्यक्ति वा संगठित संस्थाको नाम र ठेगाना :-
२. उद्देश्य :
३. उपयोग गर्न खोजेको जलस्रोतको परिमाण र उपयोग गर्ने प्रयोजन :-
४. प्रस्तावित जलस्रोत उपयोग गर्ने ठाउँ :-
५. जलस्रोतको उपयोगबाट लाभ पुग्ने ठाउँको क्षेत्रफल :-
६. प्रस्तावित उपयोगबाट हुन सक्ने सम्भावित लाभ :-
७. प्रस्तावित सेवाबाट लाभान्वित हुने उपभोक्ताहरूको संख्या :-
८. जलस्रोतको उपयोगको लागि लाग्ने अनुमानित रकम र सोको स्रोत :-
९. जलस्रोत उपयोग गर्ने तरिका :-
१०. जलस्रोतको हाल भैरहेको र भविष्यमा हुन सक्ने उपयोग :-
११. अन्य विवरणहरू :-

माथि उल्लेखित व्यहोरा ठीक साचो छ भन्नु ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला । (संगठित संस्था भए सो संस्थाको छाप सम्बन्धित व्यक्ति वा संगठित संस्थाको तर्फबाट दरखास्त दिने व्यक्तिको)

नाम, थर :-

सही :-

पद :-

ठेगाना :-

अनुसूची-६

(दफा १९ सँग सम्बन्धित)

जलस्रोतको उपयोगको अनुमतिपत्र

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

अनुमतिपत्र संख्या.....

मिति:.....

श्री.....

महोदय,

तपाईंलाई जलस्रोतको उपयोग गर्न पाउने गरी देहायको विवरण खोली डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा १९ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ।

१. व्यक्ति वा संगठित संस्थाको नाम र ठेगाना :-
२. जलस्रोत उपयोगको उद्देश्य :-
३. जलस्रोतको नाम, किसिम र रहेको स्थान :-
४. उपयोग गर्न पाउने जलस्रोतको परिमाण :-
५. जलस्रोत उपयोगको क्षेत्र :-
६. जलस्रोत उपयोग गर्ने तरिका :-
७. प्रस्तावित परियोजनाबाट लाभान्वित हुने उपभोक्ताहरूको संख्या :-
८. अनुमतिपत्र वहाल रहने अवधि :-

अनुमतिपत्र दिने अधिकारीको :-

नाम :-

सही :-

पद :-

अनुसूची-७

(दफा २३ को उपदफा (२) सँग सम्बन्धित)

जलस्रोतको उपयोगको अनुमतिपत्र

डुङ्गेश्वर गाउँपालिका जलस्रोत समिति

पत्र संख्या.....

मिति:.....

श्री.....

महोदय,

तपाईंले अनुमतिपत्र पाउन मिति.....मा दिनु भएको दरखास्त बमोजिम देहायको विवरणहरू खुलाई डुङ्गेश्वर गाउँपालिका जलस्रोत कार्यविधि, २०७८ को दफा २३ बमोजिम यो अनुमति पत्र प्रदान गरिएको छ ।

१. जलस्रोतको उपयोग गर्ने व्यक्ति वा संगठित संस्थाको नाम र ठेगाना :-

२. जलस्रोत उपयोगसाग सम्बन्धित परियोजनाको नाम र किसिम :-

(प्रत्येक उपयोगसाग सम्बन्धित)

३. जलस्रोतको नाम र रहेको स्थान :-

४. जलस्रोतको उपयोग भएको परिमाण :-

५. जलस्रोत उपयोगबाट उपलब्ध गराइएको सेवा र त्यसको विस्तार क्षेत्र:-

६. उपभोक्ता संख्या र त्यसको किसिम :-

७. सेवा उपलब्ध गराउन शुरु गरेको मिति :-

८. अनुमतिपत्र बहाल रहने अवधि :-

९. अन्य शर्तहरू :-

अनुमतिपत्र दिने अधिकारीको :-

नाम :-

सही :-

पद :-

अनुसूची-८

(दफा ११ को उपदफा (२) दफा २४ र दफा २५ को उपदफा (२) सँग सम्बन्धित)

अनुमतिपत्र दस्तुर

जलस्रोत उपयोगको किसिम दस्तुर

- (क) खानेपानी र घरेलु उपयोग रु. १०००१-
- (ख) सिंचाई रु. २०००१-
- (ग) पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग रु. १०००१-
- (घ) घरेलु उद्योग, औद्योगिक व्यवसाय तथा खानीजन्य उपयोग रु. २०००१-
- (ङ) जल यातायात रु. ५०००१-
- (च) अन्य उपयोग रु. २०००१-

आज्ञाले

.....